

श्री भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग, जंगी अड्डा
सैन्य पदको दरखास्त आव्हान
(प्रथम पटक प्रकाशित मिति २०७९/०५/२४ गते)

१. नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पद खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेका ईच्छुक नेपाली नागरिक स्वयम् उपस्थित भई तोकिएको भर्ना केन्द्रमा रु.१०।- को टिकट टाँसी दरखास्त पेश गर्न आव्हान गरिन्छ ।
२. **विज्ञापन नं. र पद** विज्ञापन नं.०७९/८०/०१, पद: सैन्य
३. **भर्ना छनौट केन्द्रहरू:**

सि.नं.	भर्ना केन्द्र	सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रुपमा अशक्त/ मृत्यु भएका नेपाली सैनिकका सन्तति	खुला तर्फ	समावेशी तर्फ					जम्मा
				महिला	आदिवासी/ जनजाति	मधेशी	दलित	पिछडिएको क्षेत्र	
१	श्री पुरानो गोरख गण, नारायणहिटी (सम्पर्क नं.०१-५९७९३८७,९८६४७७६६९३)	१७	१८३	३०	४८	४२	२३	७	३५०
२	श्री ईन्द्रबक्स गण, सुर्यविनायक व्यारेक, भक्तपुर (सम्पर्क नं.०१-५०९२२८६, ०१-५०९२१५६)	५	५२	९	१४	१२	६	२	१००
३	श्री नयाँ श्रीनाथ गण, चारआली व्यारेक, झापा (सम्पर्क नं.०२३-४६००८०)	५	५२	९	१४	१२	६	२	१००
४	श्री भीमकाली गुल्म, तोक्मे व्यारेक, ताप्लेजुङ (सम्पर्क नं.०२४-४६०२५५)	३	२६	४	७	६	३	१	५०
५	श्री कृष्णदल गण, ईटहरी व्यारेक, सुनसरी (सम्पर्क नं.०२५-५८५८५५)	१२	१३१	२२	३४	३०	१६	५	२५०
६	श्री भीमदल गण, सल्लेरी व्यारेक, धनकुटा (सम्पर्क नं.०२६-५२३४०३, ०२६-५२२८९०)	३	२६	४	७	६	३	१	५०
७	श्री नं.२७ बाहिनी अड्डा, चोहर्वा व्यारेक, सिराहा (सम्पर्क नं.०३३-४०११०९)	७	७९	१३	२०	१८	१०	३	१५०

सि.नं.	भर्ना केन्द्र	सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रुपमा अशक्त/ मृत्यु भएका नेपाली सैनिकका सन्तति	खुला तर्फ	समावेशी तर्फ					जम्मा
				महिला	आदिवासी/ जनजाति	मधेशी	दलित	पिछडिएको क्षेत्र	
८	श्री अरिदमन गण, ओखलढुङ्गा व्यारेक, ओखलढुङ्गा (सम्पर्क नं.०३७-५२०२००)	३	२६	४	७	६	३	१	५०
९	श्री भैरवीदल गण, पाँचकुमारी व्यारेक, सर्लाही (सम्पर्क नं. ९८५४०३९५२२)	५	५२	९	१४	१२	६	२	१००
१०	श्री बर्द बहादुर गण, सु. गुल्म, माझिटार, सिन्धुली (सम्पर्क नं.९८५१२७९३२५)	५	५२	९	१४	१२	६	२	१००
११	श्री नयाँ गोरख गण, रामेछाप (सम्पर्क नं.०४८-४०००१०)	५	५२	९	१४	१२	६	२	१००
१२	श्री श्रीजंग गण, श्रीपुर व्यारेक, वीरगंज पर्सा (सम्पर्क नं.०५१-५३३४१७,९८६३०२९११३)	५	५२	९	१४	१२	६	२	१००
१३	श्री काली बहादुर गण, भरतपुर व्यारेक, चितवन (सम्पर्क नं. ०५६-४९३६७७)	७	७९	१३	२०	१८	१०	३	१५०
१४	श्री शिवदल गण, गजुरी व्यारेक, धादिङ (सम्पर्क नं.०१०-४०२०२५)	५	५२	९	१४	१२	६	२	१००
१५	श्री बिष्णुदल गण, ब्राबल व्यारेक, धुन्चे, रसुवा (सम्पर्क नं. ०१०-५४०२७०)	३	२६	४	७	६	३	१	५०
१६	श्री चण्डी प्रसाद गण, उदिपुर व्यारेक, लमजुङ (सम्पर्क नं.९८५६०१००५४)	५	५२	९	१४	१२	६	२	१००
१७	श्री भगवतीदल गण, फूलवारी व्यारेक, पोखरा (सम्पर्क नं. ०६१-५७०१७०)	१७	१८३	३०	४८	४२	२३	७	३५०
१८	श्री नं.२२ बाहिनी अड्डा, योगीकुटि व्यारेक, बुटवल (सम्पर्क नं. ०७१-४१९२१०)	१५	१५७	२६	४१	३६	१९	६	३००

सि.नं.	भर्ना केन्द्र	सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रुपमा अशक्त/ मृत्यु भएका नेपाली सैनिकका सन्तति	खुला तर्फ	समावेशी तर्फ					जम्मा
				महिला	आदिवासी/ जनजाति	मधेशी	दलित	पिछडिएको क्षेत्र	
१९	श्री गोरखदल गण, रामग्राम व्यारेक, परासी (सम्पर्क नं. ०७८-५२०६५७)	३	२६	४	७	६	३	१	५०
२०	श्री संग्राम शार्दूल गुल्म, धागिथुम व्यारेक, तम्घास, गुल्मी (सम्पर्क नं. ०७९-५२०७००)	२	२६	५	७	६	३	१	५०
२१	श्री श्रीमेहर गण, शेराडिल व्यारेक, बागलुङ (सम्पर्क नं. ०६८-६२००८२)	५	५२	९	१४	१२	६	२	१००
२२	श्री नं.१९ बाहिनी अड्डा, तुलसीपुर व्यारेक, दाङ (सम्पर्क नं. ०८२-५२०४९९)	८	७८	१३	२०	१८	१०	३	१५०
२३	श्री नं.४ बाहिनी अड्डा, ईमामनगर व्यारेक, नेपालगंज (सम्पर्क नं.०८१-५६५१९५, ०८१-५६५२९७)	१२	१३१	२२	३४	३०	१६	५	२५०
२४	श्री पश्चिम कमाण्ड हे.क्वा., निमारे व्यारेक, सुर्खेत (सम्पर्क नं. ०८३-४१४०२३, ०८३-४१४०४५)	१८	१८३	३०	४८	४२	२२	७	३५०
२५	श्री नं.२४ बाहिनी अड्डा, देवलडाँडा व्यारेक, जुम्ला (सम्पर्क नं. ०८७-५२०१९४)	५	५२	९	१४	१२	६	२	१००
२६	श्री देवीदल गण, तेघरी व्यारेक, कैलाली (सम्पर्क नं. ०९१-५५०६८०)	१३	१३०	२२	३४	३०	१६	५	२५०
२७	श्री भैरव प्रसाद गण, सिलगढी व्यारेक, डोटी (सम्पर्क नं. ०९४-४११०९७)	५	५२	९	१४	१२	६	२	१००
२८	श्री गुरु गोरख गुल्म, खलंगा व्यारेक, दार्चुला (सम्पर्क नं. ०९३-४२०२००)	२	२६	५	७	६	३	१	५०
कुल जम्मा		२००	२०८८	३५०	५५०	४८०	२५२	८०	४०००

४. दरखास्त फाराम पेश गर्ने मिति र स्थान:

(क) दरखास्त पेश गर्ने मिति: मिति २०७९/०५/२४ गतेदेखि मिति २०७९/०६/२३ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति २०७९/०६/२४ गतेदेखि मिति २०७९/०६/३० गतेसम्म कार्यालय समय भित्र दर्ता गर्न सकिनेछ ।

(ख) दरखास्त फाराम वितरण तथा पेश गर्ने स्थान: सम्बन्धित भर्ना केन्द्रहरूबाट नै दरखास्त फाराम वितरण गरिनेछ र उल्लेखित स्थानमा नै पेश गर्नु पर्नेछ ।

५. दरखास्त दस्तुर:

(क) दरखास्त फाराम बुझाउंदा रु. १५०।- (एक सय पचास रुपैया मात्र) को दस्तुर तथा सोही विज्ञापनमा एकभन्दा बढी समूहमा दरखास्त दिएमा प्रत्येक समूहको लागि २०% का दरले थप दस्तुर लाग्नेछ । साथै, सम्बन्धित भर्ना केन्द्रहरूले तोकेको **बैंक खाता नम्बर, कार्यालय कोड र राजश्व शीर्षक नम्बर परीक्षा शुल्क** खातामा जम्मा गर्नु भई सो को सक्कल भौचर तथा प्रतिलिपि प्रति- १/१ (एक/एक) दरखास्त फाराम साथ उक्त भर्ना केन्द्रमा पेश गर्नु पर्नेछ ।

६. आवश्यक योग्यता:(क) न्यूनतम शैक्षिक योग्यता:

सि.नं.	शैक्षिक योग्यता
१	(क) कक्षा ८ (आठ) उत्तीर्ण गरेको हुनुपर्नेछ । कक्षा ९ (नौ) र १० (दश) उत्तीर्ण हुनेहरूले पनि कक्षा ८ (आठ) उत्तीर्णको शैक्षिक योग्यताको प्रमाण-पत्र अनिवार्य रूपमा बुझाउनु पर्नेछ र कक्षा ८ (आठ) उत्तीर्णको प्रमाण-पत्रमा न्यूनतम २ GPA अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने । (ख) एस.एल.सी./एस.ई.ई. वा सो भन्दा माथिको शैक्षिक योग्यताको प्रमाण -पत्र पेश गर्नेहरूले पेश गरेको प्रमाण -पत्रहरू मध्ये माथिल्लो शैक्षिक योग्यताको प्रमाण-पत्रमा न्यूनतम २ GPA अनिवार्य हुनुपर्ने र कुनै पनि विषयमा D+ भन्दा कम हुन नहुने । साथै, यस बमोजिम प्रमाण -पत्र पेश गर्ने उम्मेदवारहरूले एस.एल.सी./एस.ई.ई. सहित हासिल गरेको सबै शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि बुझाउनु पर्नेछ ।

(ख) शारीरिक योग्यता:

सि.नं.	पुरुष	महिला	कैफियत
१	(क) उचाई: न्यूनतम ५ फिट ३ ईन्च (ख) छाती: नफुलाउंदा न्यूनतम ३२ ईन्च र फुलाउंदा न्यूनतम ३४ ईन्च (ग) वजन: न्यूनतम ५० के.जि.(११० पौण्ड)	(क) उचाई: न्यूनतम ५ फिट ० ईन्च (ख) वजन: न्यूनतम ४० के.जी. (८८ पौण्ड)	चस्मा प्रयोग गर्ने भएमा आंखा ± २ भन्दा बढी कमजोर नभएको हुनु पर्ने ।

(ग) अन्य योग्यता:

(१) उल्लेखित पदका उम्मेदवारहरू स्वास्थ्य परीक्षणबाट योग्य ठहरिएको, नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, तत्काल कुनै राजनैतिक दलको सदस्य नरहेको, कुनै अपराधिक गतिविधिमा संलग्न नभएको वा नरहेको, कुनै ध्वंसात्मक उद्देश्य भएको संस्थाको सदस्य नभएको वा नरहेको, नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको, मानव अधिकार र मानवीय कानूनको उल्लंघनमा सजाय नपाएको तथा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको हुनु पर्नेछ । साथै, अन्य योग्यताको हकमा "सैनिक सेवा नियमावली २०६९" (संसोधन सहित) र "सैनिक सेवाको पदमा नियुक्ति र बढुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्त, २०६४" मा उल्लेख भए अनुसार हुनु पर्नेछ ।

(२) सैन्य पदका उम्मेदवारहरूको हकमा अविवाहित हुनुपर्ने (बहालवाला सैनिक व्यक्ति बाहेक) ।

७. उमेरको हद: उम्मेदवारहरू दरखास्त पेश गर्ने अन्तिम मिति २०७९/०६/२३ गतेसम्म १८ वर्ष पूरा भई २२ वर्ष ननाघेको र बहालवाला उम्मेदवारहरूको हकमा २६ वर्ष ननाघेको हुनु पर्नेछ ।

८. नेपाली सेनाका बहालवाला उम्मेदवारहरूको लागि:

(क) दरखास्त पेश गर्ने अन्तिम मिति २०७९/०६/२३ गतेका दिन न्यूनतम सेवा अवधि १ वर्ष पूरा भएको हुनु पर्नेछ ।

(ख) युनिटपति/सम्बन्धित पतिको सिफारिस अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।

९. दरखास्त साथ समावेश गर्नुपर्ने आवश्यक कागजातहरू: देहाय बमोजिमका कागजातहरूको प्रतिलिपि उम्मेदवारहरू स्वयम्ले प्रमाणित गरी १/१ (एक/एक) प्रतिका दरले नेपाली फायलमा राखी पेश गर्नु पर्नेछ । केरमेट तथा दोहोरो लेखिएको प्रमाण-पत्रहरू मान्यता हुने छैन । दरखास्त दिन आउंदा, पेश गरिने सबै कागजातहरूको सक्कल प्रति अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ ।

(क) नेपाली नागरिकताको प्रमाण-पत्र ।

(ख) सबै शैक्षिक तहहरूको योग्यताको प्रमाण-पत्रको लब्धाङ्क पत्र, चारित्रिक प्रमाण-पत्र र ओरिजिनल/प्रोभिजनल प्रमाण-पत्र ।

(ग) नेपालको विश्वविद्यालय बाहेक अन्य देशका बोर्ड तथा विश्वविद्यालयबाट उपाधी हासिल गर्नेहरूको हकमा त्रि.वि.वि.बाट प्रकाशित समकक्षताको मान्यता प्राप्त पुस्तकबाट आफुले हासिल गरेको उपाधीको समकक्षताको प्रमाण-पत्र समेत अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।

(घ) शैक्षिक योग्यता बाहेक आफुले प्राप्त गरेको अन्य प्रमाण-पत्रहरू (अतिरिक्त क्रियाकलाप) र विविध विषय सम्बन्धी प्रमाण-पत्रहरू ।

(ड) सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा शारीरिक रूपमा अशक्त/मृत्यु भएका नेपाली सैनिकका सन्ततिको हकमा निम्न थप कागजातहरू सम्बन्धित उम्मेदवार स्वयंले प्रमाणित गरी पेश गर्नु पर्नेछ ।

(१) श्री समारोह संचालन निर्देशनालयबाट प्रकाशित साहाराको जरुरतको नामावली लगतमा नाम समावेश भएको हुनुपर्ने वा निवृत्तिभरण अधिकार पत्र (पेन्सन पट्टा) मा वीरगती वा अशक्त भनि उल्लेख भएको व्यहोराको प्रमाणित प्रतिलिपि प्रति- १ (एक) ।

(२) बहालवालाको हकमा सैनिक सेवा नियमावली, २०६९ को नियम १०७ अनुसार मेडिकल बोर्डको सिफारिस पत्रको प्रतिलिपि प्रति- १ (एक) ।

(३) सम्बन्धित उम्मेदवारसंगको नाता प्रमाणितको प्रतिलिपि प्रति- १ (एक) ।

१०. **फोटोग्राफ:** उम्मेदवारहरूले हालसालै खिचेको पासपोर्ट साईजको पुरै मुखाकृति (दुबै कान समेत) प्रष्ट देखिने एकै किसिमको फोटो (पुरुषको हकमा दाही र कपाल काटेको) प्रति- ३ (तीन) र २X२ साईजको फोटो प्रति- १ (एक) दरखास्त साथ पेश गर्नु पर्नेछ ।

११. **परीक्षाको लागि सम्पर्क मिति र स्थान:** मिति २०७९/०७/१५ गतेको १३०० बजे दरखास्त पेश गरेको सम्बन्धित भर्ना केन्द्रमा ।

१२. **छनौट प्रक्रिया:** सम्बन्धित भर्ना केन्द्रहरूमा निम्न अनुसारको परीक्षाहरू संचालन हुनेछ । कुनै पनि परीक्षामा अनुत्तिर्ण हुने उम्मेदवार त्यसपछि संचालन हुने परीक्षामा सहभागी हुन पाउने छैनन् ।

(क) **भर्ना छनौट केन्द्र:** दरखास्त लिने तथा तल उल्लेखित सम्पूर्ण परीक्षाहरू संचालन गरी अन्तिम नतिजा प्रकाशन गर्ने ।

(ख) **वियरिङ्ग परीक्षा:** यस परीक्षामा उम्मेदवारहरूको उचाई, वजन, छाती (महिला उम्मेदवार बाहेकको) र शारीरिक बनावट परीक्षण गरिने छ । शारीरिक बनावट परीक्षणमा हेरिने बुदांहरू निम्नानुसार रहेको:

(१) **बुँदा नं.१: शरिरको अङ्गहरू सामान्य भएको**

(अ) सामान्य मानिसमा हुनुपर्ने अङ्गहरू नभएको तथा थप अङ्गहरू भएको हुन नहुने ।

(आ) हात, खुट्टा लामो छोटो भएको हुन नहुने ।

(इ) खुँडे हुन नहुने ।

(ई) ढाड कुप्रो हुन नहुने ।

(उ) शरीर पुरा झुकाउन सक्ने हुनुपर्ने ।

(ऊ) जिउ कोल्टे परेको हुन नहुने ।

(२) **बुँदा नं. २: शरीरमा अस्वभाविक दागहरु नभएको**

(अ) रोग वा चोटपटकको कारण अनुहारमा अस्वभाविक छ्याका भएको हुन नहुने ।

(आ) अनुहार र टाउकोमा अस्वभाविक ग्रहणको टाटो (Birth Mark), खत र दाग भएर रूप नै बिग्रिएको हुन नहुने तर सामान्य ग्रहणको टाटो (Birth Mark), खत र दाग भएकोलाई लिन सकिने । रोग, शल्यक्रिया र चोटपटकबाट भएको ठुलो खतको हकमा डाक्टर अधिकृतबाट एकिन गरी कार्य क्षमतामा असर नपर्ने भएमा लिन सकिने ।

(इ) आफैले जाना जानी बनाएको खत (अक्षर, नाम वा दाग) भएको हुन नहुने ।

(ई) शरीरको कुनै पनि भागमा ट्याटु मार्क हुन नहुने तर मेटाएको अवस्थामा मात्र ट्याटुको दाग स्वाभाविक भएमा लिन सकिने ।

(३) **बुँदा नं.३: हात खुट्टा बाङ्गो टिङ्गो नभएको, औँलाहरु ठीक भएको र धेरै चेप्टो पैताला (Flat Foot) नभएको**

(अ) हात खुट्टा बाङ्गो टिङ्गो भएको हुन नहुने (हल्केला आकाशतिर फर्काई सिधा गर्दा कुहिनानिरको हातको कोण पुरुषको हकमा ५-१० डिग्री र महिलाको हकमा ५-१५ डिग्री भन्दा बढी हुन नहुने) ।

(आ) हात खुट्टाको औँलाहरु जोडिएको तथा खप्टिएको हुन नहुने ।

(इ) हात खुट्टाको औँलाहरु अस्वभाविक रूपमा फाटिएर नजोडिने हुन नहुने ।

(ई) Flat Foot: धेरै चेप्टो पैताला हुन नहुने ।

(४) **बुँदा नं.४: घुँडाको अवस्था**

(अ) Knock Knee: सतर्क पोजिशनमा उभिदा घुँडा नजोडिने हुनुपर्ने ।

(आ) Bow Leg: दुबै खुट्टा जोडेर उभिदा घुँडा बीच ८ से.मि. भन्दा धेरै गयाप हुन नहुने ।

(५) **बुँदा नं.५: शरीरमा मुसा नभएको**

(अ) शरीरको कुनै पनि भागमा छरिएर धेरै संख्यामा मुसा भएको हुन नहुने ।

नोट: (वियरिङ्ग चेकजांचको समयमा कैफियतमा मुसा भएको भनि जनाउने र निज उम्मेदवारलाई विस्तृत मेडिकल चेकजांच सम्मको अवधिमा उपचार गराई आएमा मुसाको प्रकृति हेरी फिट हुन सक्ने भनि जानकारी गराउने)

(६) **बुँदा नं.६: दांत नझरेको**

(अ) दांत झरेको भएमा Fixed दांत लगाएको हुनुपर्ने तर बुद्धि बङ्गारा झरेको भएमा लिन सकिने ।

- (आ) दांत RCT गरेको भएमा Cap लगाएको हुनुपर्ने ।
 (इ) अगाडिको दांत बाहिर निस्कन गई दुवै ओठ जोड्दा बाहिर देखिन नहुने ।
 (ई) दांत किराले खाएको भए दांत भरेको हुन पर्ने ।
 (उ) अगाडिको दांतहरू २ मि.मि. भन्दा बढी फाटिएको हुन नहुने ।

(७) **बुँदा नं. ७: दुवी भएको**

- (अ) सार्ने किसिमको दुवी (Vitiligo) हुन नहुने ।
 (आ) शरीरमा अस्वभाविक देखिने दुवी हुन नहुने ।

नोट: P. Versicolor नसार्ने किसिमको दुवी भएमा कैफियत महलमा नसार्ने दुवी लेखि (निज उम्मेदवारलाई विस्तृत मेडिकल चेकजांचसम्मको अवधिमा उपचार गराई आएमा अवस्था हेरी फिट हुन सक्ने भनि जानकारी गराउने) र यस्तो प्रकारको दुवीलाई लिन सकिने ।

(८) **बुँदा नं.८: कपाल नझरेको/कपाल नफुलेको**

- (अ) कुनै किसिमको रोगको कारण धेरै कपाल झरेको हुन नहुने ।
 (आ) धेरै मात्रामा कपाल फुलेको हुन नहुने ।

(९) **बुँदा नं. ९: आँखा डेढो नभएको र आँखा चिम्लन सक्ने**

- (अ) डेढो आँखा भएको हुन नहुने ।
 (आ) दुवै आँखाको आकार समान भएको हुनुपर्ने ।
 (इ) दायाँ हात चलाउनेको हकमा बायाँ आँखा र बायाँ हात चलाउनेको हकमा दायाँ आँखा चिम्लन सक्ने हुनुपर्ने ।

(१०) **बुँदा नं १०: प्रष्ट बोली भएको, भकभकाउने र लठ्यौरो हुन नहुने**

- (अ) भकभकाउने, लठ्यौरो तथा तोते बोली नभएको र प्रष्ट बोली भएको हुनुपर्ने ।

नोट: उम्मेदवारहरूको शारीरिक बनावटको कारण सैनिक कार्य क्षमतामा असर पर्ने हुन नहुने ।

- (ग) **प्रारम्भिक स्वास्थ्य परीक्षण:** मान्यता प्राप्त चिकित्सकहरूद्वारा उम्मेदवारहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिनेछ । यस परीक्षणमा नाक, कान, आँखा (कलर भिजन), ब्लड प्रेसर, हार्निया, पाईल्स, छाला आदि हेरिनेछ ।

(घ) **शारीरिक परीक्षा:** माथि उल्लेखित न्यूनतम मापदण्ड पूरा गर्ने उम्मेदवारहरू त्यस पछि संचालन हुने शारीरिक परीक्षामा सहभागी हुनेछन् । शारीरिक परीक्षाको पूर्णाङ्क १५० हुनेछ र उक्त परीक्षा देहाय बमोजिम संचालन हुनेछ । साथै पास, उत्तम र अति उत्तमलाई क्रमश ४०, ७० र १०० प्रतिशत अङ्क प्रदान गरिनेछ ।

(१) **सैन्य**

लिङ्ग	परीक्षा विवरण	पास	उत्तम	अति उत्तम	कै
		विवरण	विवरण	विवरण	
पुरुष	सिटअप	१५-१९ पटक	२०-२४ पटक	२५ पटक वा सो भन्दा बढी	
	पुसअप	१२-१५ पटक	१६-१९ पटक	२० पटक वा सो भन्दा बढी	
	चिनअप	५-७ पटक	८-१० पटक	११ पटक वा सो भन्दा बढी	
	३०० मिटर दौड	५१-५५ सेकेण्ड	४६-५० सेकेण्ड	४५ सेकेण्ड भित्र	
	२ माईल दौड	१३ मिनेट १ सेकेण्ड देखि १४ मिनेट	१२ मिनेट १ सेकेण्ड देखि १३ मिनेट	१२ मिनेट भित्र	
महिला	सिटअप	८-११ पटक	१२-१५ पटक	१६ पटक वा सो भन्दा बढी	
	पुसअप	६-९ पटक	१०-१३ पटक	१४ पटक वा सो भन्दा बढी	
	३०० मिटर दौड	५६-६० सेकेण्ड	५१-५५ सेकेण्ड	५० सेकेण्ड भित्र	
	२ माईल दौड	१६ मिनेट १ सेकेण्ड देखि १८ मिनेट	१४ मिनेट १ सेकेण्ड देखि १६ मिनेट	१४ मिनेट भित्र	

(ङ) **लिखित परीक्षा:** लिखित परीक्षा देहाय बमोजिम श्री लोक सेवा आयोगले संचालन गर्नेछ । साथै, बस्तुगत बहु उत्तर प्रश्नको गलत उत्तरको २० प्रतिशत अङ्क कट्टा हुनेछ । लिखित परीक्षाको पाठ्यक्रम वेबसाईटमा हेर्न सकिनेछ ।

सि.नं.	पद	विषय तथा समय		कै
		विविध (अंग्रेजी, नेपाली, गणित र सामान्य ज्ञान)		
		पूर्णाङ्क	समय	
१	सैन्य	१००	२ घण्टा ३० मिनेट	

(च) **बिस्तृत स्वास्थ्य परीक्षण:** मान्यता प्राप्त चिकित्सकहरूबाट बिस्तृत स्वास्थ्य परीक्षण गरिनेछ । साथै, उम्मेदवारहरूको बिस्तृत स्वास्थ्य परीक्षण गर्दा तोकिए बमोजिम शुल्क लाग्नेछ ।

(छ) **अन्तरवार्ता:** पदपूर्ति समितिका पदाधिकारीहरूबाट अन्तरवार्ता हुनेछ र सो को पूर्णाङ्क ५० हुनेछ ।

१३. **तलब, भत्ता, राशन तथा अन्य सुविधाहरू:** नेपाली सेनामा प्रचलित नियम र व्यवस्था अनुसार हुनेछ ।

१४. अन्य शर्तहरू:

- (क) नेपाल सरकार वा अन्य अर्ध सरकारी संघ संस्थामा कार्यरत व्यक्तिले उम्मेदवारी दिँदा विभागीय स्वीकृति अनिवार्य रूपमा पेश गर्नु पर्नेछ ।
- (ख) महिलाको हकमा Direct Combat Duties/Close Combat Role (लडाईको समयमा अग्रभागमा गई प्रत्यक्ष रूपमा लड्ने कार्य) गर्ने नेपाली सेनाका निकायहरू बाहेकका Combat Related Duties/Combat Support/Combat Service Support (लडाईमा प्रत्यक्ष संलग्न फौजलाई पछाडी रहेर सेवा र सहयोग पुर्याउने कार्य) गर्ने नेपाली सेनाका निकायहरूमा समावेश गराईनेछ ।
- (ग) उम्मेदवारहरूले पेश गरेको सम्पूर्ण विवरणहरूको सक्कल प्रति दरखास्त फाराम भर्दा र अन्तरवार्तामा समेत पेश गर्नु पर्नेछ । उम्मेदवारहरूले पेश गरेको विवरण झुठ्ठा ठहरिएमा प्रचलित कानून अनुसार कारवाही हुनेछ ।
- (घ) एउटै विज्ञापन नं. र समान पदमा एक मात्र भर्ना केन्द्रबाट आवेदन दिन पाईनेछ ।
- (ङ) समावेशी तर्फ प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारहरूको हकमा आदिवासी/जनजाति, मधेशी, दलित मध्ये कुनै एक समुदायमा मात्र प्रतिस्पर्धा गर्न सक्नेछन् । तर महिलाको हकमा यो व्यवस्था लागु हुने छैन । साथै पिछडिएको क्षेत्रका (महिला/पुरुष) उम्मेदवारहरूले पिछडिएको क्षेत्र कोटामा समेत दरखास्त दिई प्रतिस्पर्धा गर्न सक्नेछन् ।
- (च) उम्मेदवारहरू महिला/पुरुष दुवै अविवाहित (बहालवाला सैनिक व्यक्ति बाहेक) हुनु पर्नेछ र तालिम अवधिभर विवाह गर्न पाईने छैन ।
- (छ) छनौट परीक्षाको क्रममा उम्मेदवारहरूले आ-आफ्नै व्यवस्थाबाट तोकिएको स्थान र समयमा प्रतिवेदन गर्नु पर्नेछ । साथै, हरेक परीक्षामा सहभागी हुन आउंदा सम्बन्धित उम्मेदवारहरूले आ-आफ्नो सक्कल नागरिकता साथमा लिई आउनु पर्नेछ ।
- (ज) छनौट परीक्षाको दौरान आ-आफ्नो व्यक्तिगत सुरक्षाको साथै परीक्षा अवधिभर कुनै किसिमको दुर्घटना भएमा सोको जिम्मेवार स्वयं उम्मेदवार हुनेछ ।
- (झ) नेपाली सेनाको भर्ना प्रकृत्यामा सहभागी हुने उम्मेदवार तथा अन्य व्यक्तिहरूले भनसुन, आर्थिक लेनदेन लगायतका गैह्र कानूनी कार्य गरेको पाइएमा छनौट परीक्षाबाट निष्काशन गरी सैनिक व्यक्तिको हकमा सैनिक ऐन तथा अन्य व्यक्तिको हकमा प्रचलित कानून बमोजिम कारवाही गरिनेछ ।

नोट:

- (क) श्री लोक सेवा आयोगसंग परामर्श लिई तयार पारिएको "सैनिक सेवाको पदमा नियुक्ति र बहुवा गर्दा अपनाउनु पर्ने सामान्य सिद्धान्त २०६४" र "सैनिक सेवा नियमावली २०६९" (संसोधन सहित) को आधारमा पदपूर्ति गरिने छ ।
- (ख) सम्बन्धित पदको पाठ्यक्रमहरू र भर्ना छनौट सम्बन्धी सूचना नेपाली सेनाको वेबसाईट www.nepalarmy.mil.np को **JOIN THE ARMY भित्र Recruitment & Selection** मा पनि हेर्न र डाउनलोड गर्न सकिने छ ।
- (ग) थप केही जानकारी लिनु परेमा आफुलाई पायक पर्ने भर्ना केन्द्रहरू तथा नेपाली सेनाको नजिकको व्यारेकमा सम्पर्क राख्नु हुन समेत सूचित गरिन्छ ।